

1Jn

Chapter 1

Nepali Interlinear

Reference: Nepali ERV

1	ὁ	ἦν	ἀπ’	ἀρχῆς;	ὁ	ἀκηκόαμεν;	ὁ	ἔωράκαμεν	τοῖς	ὀφθαλμοῖς
	जुन	थियो	सुरु-देखि	नै	जुन	हामीले-सुनेका-छौं	जुन	हामीले-देखेका-छौं	आपना	आँखाहरूले
	G3739	G1510	G0575	G0746	G3739	G0191	G3739	G3708	G3588	G3788
	ἡμῶν;	ὁ	ἐθεασάμεθα,	καὶ	αἱ	χεῖρες	ἡμῶν	ἐψηλάφησαν,	περὶ	τοῦ
	हाम्रा	जुन	हामीले-निहारेका-छौं	र	ती	हातहरूले	हाम्रा	छामेका-छौं	विषयमा	त्यस
	G1473	G3739	G2300	G2532	G3588	G5495	G1473	G5584	G4012	G3588
	Λόγου	τῆς	ζωῆς;							
	वचनको	त्यो	जीवनको							
	G3056	G3588	G2222							

हामी अब तिमीहरूलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं । हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श गर्यौं। हामी तिमीहरूलाई त्यो वचनको बारेमा भन्दैछौं जसले जीवन प्रदान गर्छ।

2	καὶ	ἡ	ζωὴ	ἐφανερώθη,	καὶ	ἔωράκαμεν,	καὶ	μαρτυροῦμεν,	καὶ		
	र	त्यो	जीवन	प्रकट-भयो	र	हामीले-देख्यौं	र	गवाही-दिन्छौं	र		
	G2532	G3588	G2222	G5319	G2532	G3708	G2532	G3140	G2532		
	ἀπαγγέλλομεν	ὕμῖν	τὴν	ζωὴν	τὴν	αἰώνιον,	ἣτις	ἦν	παρὸς	τὸν	Πατέρα,
	घोषणा-गर्छौं	तिमीहरूलाई	त्यो	जीवन	त्यो	अनन्त	जुन	थियो	सँगै	त्यस	पिताको
	G0518	G4771	G3588	G2222	G3588	G0166	G3748	G1510	G4314	G3588	G3962
	καὶ	ἐφανερώθη	ἡμῖν;								
	र	प्रकट-गरियो	हामीलाई								
	G2532	G5319	G1473								

त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरूलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरूलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।

3	ὁ	ἔωράκαμεν	καὶ	ἀκηκόαμεν,	ἀπαγγέλλομεν	καὶ	ὕμῖν,	ἵνα	καὶ		
	जुन	हामीले-देखेका-छौं	र	सुनेका-छौं	घोषणा-गर्छौं	पनि	तिमीहरूलाई	ताकि	पनि		
	G3739	G3708	G2532	G0191	G0518	G2532	G4771	G2443	G2532		
	ὕμεῖς	κοινωνίαν	ἔχητε	μεθ’	ἡμῶν;	καὶ	ἡ	κοινωνία	δὲ	ἡ	ἡμετέρα
	तिमीहरूले	सङ्गति	पाऊन्	हामीसँग	मिलेर	र	यो	सङ्गति	वास्तवमा	यो	हाम्रो
	G4771	G2842	G2192	G3326	G1473	G2532	G3588	G2842	G1161	G3588	G2251
	μετὰ	τοῦ	Πατρὸς,	καὶ	μετὰ	τοῦ	Υἱοῦ	αὐτοῦ,	Ἰησοῦ	Χριστοῦ.	
	सँग	त्यस	पिताको	र	सँग	उहाँका	पुत्र	उहाँको	येशू	ख्रीष्टको	
	G3326	G3588	G3962	G2532	G3326	G3588	G5207	G0846	G2424	G5547	

अब हामी तिमीहरूलाई हामीले देखेका अनि सुनेको कुराहरु भन्छौं। किनभने हामी चाहन्छौं कि हामीसित तिमीहरुको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौं त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ।

4	καὶ	ταῦτα	γράφομεν	ἡμῖς,	ἵνα	ἡ	χαρὰ	ἡμῶν	ἧ	πατεληρωμένη.
	र	यी-कुराहरु	लेख्छौं	हामी	ताकि	यो	आनन्द	हाम्रो	होस्	पूर्ण-भएको
	G2532	G3778	G1125	G1473	G2443	G3588	G5479	G1473	G1510	G4137

हामी तिमीहरूलाई यी कुराहरु लेखिरहेकाछौं जसद्वारा तिमीहरु आनन्दले परिपूर्ण हुन सक्नेछौं।

5 Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ' αὐτοῦ, καὶ ἀναγγέλλομεν
र हो यो त्यो सन्देश जुन हामीले-सुन्यौं बाट उहाँबाट र घोषणा-गछौं
[G2532](#) [G1510](#) [G3778](#) [G3588](#) [G0031](#) [G3739](#) [G0191](#) [G0575](#) [G0846](#) [G2532](#) [G0312](#)

ὁμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστίν, καὶ σκοτία ἐν αὐτῷ, οὐκ ἔστιν
तिमीहरूलाई कि उहाँ परमेश्वर ज्योति हुनुहुन्छ र अन्धकार मा उहाँमा छैन हुँदैन
[G4771](#) [G3754](#) [G3588](#) [G2316](#) [G5457](#) [G1510](#) [G2532](#) [G4653](#) [G1722](#) [G0846](#) [G3756](#) [G1510](#)

οὐδεμία.

कुनै-पनि

[G3762](#)

हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौं। अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।

6 Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ, καὶ ἐν τῷ σκοπέι
यदि हामी-भन्छौं कि सङ्गति छ-हाम्रो सँग उहाँसँग र मा त्यस अन्धकारमा
[G1437](#) [G3004](#) [G3754](#) [G2842](#) [G2192](#) [G3326](#) [G0846](#) [G2532](#) [G1722](#) [G3588](#) [G4655](#)

περιπατῶμεν, ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν.
हिँड्छौं झूट-बोल्छौं र गर्दैनौं अभ्यास त्यो सत्यको
[G4043](#) [G5574](#) [G2532](#) [G3756](#) [G4160](#) [G3588](#) [G0225](#)

यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौं, हामी सत्यको अनुसरण गरिरहेका छैनौं।

7 ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί,
यदि तर मा त्यस ज्योतिमा हिँड्छौं जसरी उहाँ हुनुहुन्छ मा त्यस ज्योतिमा
[G1437](#) [G1161](#) [G1722](#) [G3588](#) [G5457](#) [G4043](#) [G5613](#) [G0846](#) [G1510](#) [G1722](#) [G3588](#) [G5457](#)

κοινωνίαν ἔχομεν μετ' ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ, τοῦ Υἱοῦ αὐτοῦ,
सङ्गति छ-हाम्रो सँग एक-अर्कासँग र त्यो रगत येशूको उहाँका पुत्र उहाँको
[G2842](#) [G2192](#) [G3326](#) [G0240](#) [G2532](#) [G3588](#) [G0129](#) [G2424](#) [G3588](#) [G5207](#) [G0846](#)

καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἀμαρτίας.
शुद्ध-पार्छ हामीलाई बाट सबै पापबाट
[G2511](#) [G1473](#) [G0575](#) [G3956](#) [G0266](#)

परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौं। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।

8 ἐὰν εἴπωμεν ὅτι ἀμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ
यदि हामी-भन्छौं कि पाप छैन हाम्रो आफैँलाई भ्रममा-पार्छौं र त्यो
[G1437](#) [G3004](#) [G3754](#) [G0266](#) [G3756](#) [G2192](#) [G1438](#) [G4105](#) [G2532](#) [G3588](#)

ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
सत्य छैन हुँदैन मा हामीमा
[G0225](#) [G3756](#) [G1510](#) [G1722](#) [G1473](#)

यदि हामी, हामीमा पाप छैन भन्छौं भने हामीले स्वयंलाई धोका दिइरहेछौं, अनि हामीमा सत्य छैन।

9 ἐὰν ὁμολογῶμεν τὰς ἀμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος, ἵνα
यदि स्वीकार-गछौं ती पापहरू हाम्रा विश्वासयोग्य हुनुहुन्छ र धर्मी ताकि
[G1437](#) [G3670](#) [G3588](#) [G0266](#) [G1473](#) [G4103](#) [G1510](#) [G2532](#) [G1342](#) [G2443](#)

ἀφ᾽ ἡμῶν ἡμῖν τὰς ἀμαρτίας, καὶ καθάριση ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
क्षमा-गर्नुहोस् हामीलाई ती पापहरू र शुद्ध-पार्नुहोस् हामीलाई बाट सबै अधर्मबाट
[G0863](#) [G1473](#) [G3588](#) [G0266](#) [G2532](#) [G2511](#) [G1473](#) [G0575](#) [G3956](#) [G0093](#)

तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौं तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मे गल्तीहरू क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।

10	ἐὰν	εἶπωμεν	ὅτι	οὐχ	ἡμαρτήκαμεν,	ψεύστην	ποιοῦμεν	αὐτὸν,	καὶ	ὁ
	यदि	हामी-भन्छौं	कि	गरेका-छैनौं	पाप	झूटो	बनाउँछौं	उहाँलाई	र	उहाँको
	G1437	G3004	G3754	G3756	G0264	G5583	G4160	G0846	G2532	G3588
	λόγος	αὐτοῦ	οὐκ	ἔστιν	ἐν	ἡμῖν.				
	वचन	उहाँको	छैन	हुँदैन	मा	हामीमा				
	G3056	G0846	G3756	G1510	G1722	G1473				

यदि हामी भन्छौं, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौं। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँच्चो संन्देश राखेका छैनौं।